

जलवायु सम्बन्धी विवरण

जलवायु जोखिम व्यवस्थापन

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड(UAIL)

जोखिम अनुपालन व्यवस्था

यस कम्पनीको उद्देश्य बमोजिम बीमा व्यवसाय सम्बन्धि जोखिम अर्न्तगत जलवायु सम्बन्धी जोखिमहरू जोखिम व्यवस्थापन तथा वित्तीय स्वास्थ्य (Solvency) समितिको अधीनमा सम्बन्धित अन्य समितिहरूसँग समन्वय गर्दै व्यवस्थित गरिएको छ तसर्थ श्री नेपाल बीमा प्राधिकरणबाट जारी जलवायु निर्देशिकामा तोकिएको व्यवस्था बमोजिम जलवायु जोखिम अधिकृत (Climate Risk Officer) नियुक्त गरी जलवायुसँग सम्बन्धित कार्यहरूको समन्वय गर्नलाई सो सम्बन्धी प्रतिवेदन जोखिम व्यवस्थापन तथा वित्तीय स्वास्थ्य (Solvency) समितिलाई पेश गर्नेछ । उक्त निर्देशिकामा तोकिएको व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनका लागि कम्पनीको प्रत्येक विभाग, प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूको भूमिका महत्वपूर्ण हुन्छ ।

जोखिम पहिचान तथा मुल्याङ्कन

यस कम्पनीको व्यवस्थापनबाट तोकिए बमोजिम जलवायु जोखिमहरूसँग सम्बन्धित कार्यहरू कार्यान्वयन स्तरमा पहिचान गरिनेछ र सो सम्बन्धि परिदृश्य विश्लेषण (Scenario Analysis) तथा दबाव परीक्षण (Stress Testing) को माध्यमबाट मुल्याङ्कन गरिनेछ ।

उक्त जोखिमहरूलाई निम्नानुसार वर्गीकरण गरिनेछ :

- भौतिक जोखिमहरू (जस्तै: बाढी, पहिरो, आँधी)
- परिवर्तनशील जोखिमहरू (जस्तै: नीति तथा कानूनी परिवर्तनहरू)
- दायित्व जोखिमहरू (जस्तै: जलवायु असफलताबाट उत्पन्न कानूनी जोखिमहरू)

कम्पनीले जोखिम मुल्याङ्कन गर्दा नेपालको जलवायुको यथार्थ अवस्थालाई ध्यानमा राखी गरिनेछ र सोही बमोजिम अन्डरराईटिङ म्यानुअलमा आवश्यक परिमार्जन गर्नेछ । (विशेषतः सम्पत्ति, सवारी, कृषि लगायत उच्च जोखिम भएका क्षेत्रहरूमा)

जोखिम मापन

जलवायु जोखिमलाई वित्तीय प्रभाव (जस्तै: दाबी वृद्धि, लागत वृद्धि, रणनीतिक जोखिम) को आधारमा मापन गर्न कम्पनीले यसका लागि विद्यमान अन्डरराईटिङ जोखिम म्याट्रिक्स, पूंजी प्रभाव विश्लेषण र गुणात्मक रिपोर्टिङ प्रयोग गर्नेछ । यो प्रक्रिया नेपालमा स्थापित बीमा उद्योगको अभ्यास र नियामको माग अनुरूप क्रमिक रूपमा परिष्कृत गरिनेछ ।

जोखिम अनुगमन र प्रतिवेदन

कम्पनीको जोखिम विभागबाट कम्पनीको जलवायु सम्बन्धी जोखिम र सो सम्बन्धमा कम्पनीबाट गरेका कार्य अवस्था नियमित रूपमा अनुगमन गरी व्यवस्थापनलाई जानकारी प्रदान गर्नेछ । सोको भावी सुचकहरूमा निम्न विषयहरू समावेश हुनसक्छन्:

- कार्वन उत्सर्जन
- जलवायु संलग्न दाबी प्रवृत्ति
- कागज तथा ऊर्जाको प्रयोग
- नियामक पालना सुचकहरू

उपरोक्त विवरणहरू आन्तरिक रूपमा ड्यासबोर्डहरू र कम्पनीको विभागीय प्रतिवेदनमार्फत जलवायु जोखिम अधिकृतद्वारा संकलन गरिनेछ ।

जोखिम न्यूनीकरण र संचालन प्रतिक्रिया

यस कम्पनीले निम्न उपायहरूद्वारा जलवायु जोखिम न्यूनीकरणका लागि ठोस कार्यहरू गर्नेछ :

- जलवायु सम्बन्धी प्रमुख प्रकोपहरूका लागि पुनर्बीमा संरक्षण कायम राख्ने
- हरेक वर्ष पुनर्बीमा अनुकुलन समीक्षाहरू गर्ने
- डिजिटल प्रणालीको माध्यमबाट कागज प्रयोग घटाउने
- विद्युतीय सवारी प्रयोगमा प्रोत्साहन दिन कर्मचारीलाई प्रोत्साहन दिने
- फोहोर र कागजको प्रयोग घटाउने लक्ष्य

ग्राहक सचेतना र सहयोग

कम्पनीले आफ्ना बीमितहरूलाई जलवायु जोखिम सम्बन्धमा सूचना, सल्लाह उपलब्ध गराउनेछ । साथै बीमितहरूले लिएका बीमालेख जलवायु जोखिमलाई मध्य नजर गर्दै त्यसको न्यूनीकरणका लागि आवश्यकता अनुसार उपयुक्त बीमालेख चयन गर्न, परिमार्जन तथा पुनरावलोकन गर्न प्रेरित गर्नेछ ।

बीमालेख विकास

जलवायुसंग सम्बन्धित जोखिमको न्यूनीकरणका लागि कम्पनीबाट नयाँ नयाँ बीमालेख जारी गरिनेछ जसले कम्पनीको दावी संख्या तथा दावी रकममा न्यूनीकरण गर्न सहजता प्रदान गर्नेछ । साथै भविष्यमा वातावरणमैत्री अभ्यास अवलम्बन गर्ने ग्राहकहरूलाई बीमाशुल्कमा वा विशेष बीमालेखका सुविधाहरू प्रदान गरिने तर्फ ध्यान दिइनेछ ।

निष्कर्ष

कम्पनीको यो जलवायु जोखिम नीति समग्र मुलुकको जोखिम न्यूनीकरणका लागि एक प्रतिबद्धता हो । कम्पनीको अन्डर्राईटिङ्ग, व्यवस्थापन, संचालन तथा नयाँ बीमालेख विकास जस्ता विभिन्न पक्षमा जलवायु जोखिम न्यूनीकरणका लागि उपयुक्त कदम चल्दै ग्राहक वर्गलाई उचित सल्लाह प्रदान गर्दै नियामक निकासको अनुरूप कम्पनीले आवश्यकता अनुसार यो नीति अध्यावधिक गरी सोहि बमोजिम कार्य गरिनेछ ।